

अनुसूची -३
दफा ६ को उपदफा ३ सँग सम्बन्धित
(सामाजिक सुरक्षा भत्ता नाम दर्ताका लागि दिने दरखास्तको ढाँचा)

(निवेदकले भर्ने)

श्री वडा अध्यक्षज्यू

वडा नं. गा. पा./ न.पा.

.....जिल्ला,प्रदेश

महोदय,

निम्न लिखित विवरण खुलाई सामाजिक सुरक्षा भत्ताको लागि निवेदन दिन आएको छु । नियम अनुसार दर्ता गरी..... आर्थिक वर्षको पहिलो / दोस्रो / तेस्रो चौमासिकदेखि सामाजिक सुरक्षा भत्ता पाँऊ

|

१. व्यक्तिगत विवरण

पहिलो नाम..... बीचको नाम थर.....

First Name..... Middle Name

.....Surname.....

जन्म मिति: वि.सं. मा (साल-महिना-गते).....निवेदन मिति वि.सं.मा (साल-महिना-गते).....

लक्षित समूह (कुनै एकमा चिनो लगाउने):

- | | |
|---------------------|----------------------------|
| ○ जेष्ठ नागरिक अन्य | ○ लोपोन्मुख आदिबासी जनजाति |
| ○ जेष्ठ नागरिक दलित | ○ बालबालिका |
| ○ एकल महिला | ○ पूर्ण अपाङ्ग |
| ~ निःसंता चाहिन्दा | ~ गाउँ ग्रामीण गाउँवासी |

लिङ्ग: पुरुष महिला अन्य सम्पर्क नं.....

नागरीकता नं.....जारी जिल्लाजारी

मिति..... उमेर१६ वर्ष भन्दा कम भएमा (बालबालिका, पूर्ण अपाङ्ग, अति अशक्त

अपाङ्ग र लोपोन्मुख आ. ज. को हकमा) जन्म दर्ता नं.....

२. बाजेको विवरण

पहिलो नाम.....बीचको नाम थर

.....

लाभग्राहीको
हालसालै खिचेको
फोटो

First Name..... Middle Name..... Surname.....

३. बाबु आमाको विवरण

बाबुको नाम: पहिलो नाम..... बीचको नाम..... थर.....

Father's Name: First Name Middle Name Surname.....

आमाको नाम: पहिलो नाम..... बीचको नाम थर

..... Mother's Name: First Name Middle Name

..... Surname.....

वैवाहिक स्थिति: धर्म: जातजाति:

.....

४. विधवा भत्ताको लागि: पतिको मृत्यु दर्ता नं पतिको मृत्यु भएको मिति

.....

५. पूर्ण अपाङ्ग/अति अशक्त अपाङ्गको भत्ताको लागि: अपाङ्गता परिचय पत्र नं परिचय
पत्र जारी मिति

६. संरक्षकको विवरण बालबालिका र पूर्ण अपाङ्गको हकमा ।

पहिलो नाम बीचको नाम..... थर.....

First Name Middle Name Surname.....

लाभग्राहीसंगको नाता.....

नागरीकता प्रमाणपत्र नं..... जारी जिल्ला..... जारी मिति

.....

मैले नेपाल सरकार वा नेपाल सरकारबाट मान्यता प्राप्त सङ्घ संस्था तथा अन्य कुनै अन्तराष्ट्रिय
सरकार वा सङ्घ संस्थाबाट मासिक रूपमा तलब, भता, पेन्सन वा यस्तै प्रकारका अन्य कुनै मासिक सुविधा
पाएको छैन। व्यहोरा ठीक साँचो हो, झुट्ठा ठहरे प्रचलित कानून वमोजिम सहुँला बुझाउँला।

संलग्न गर्नुपर्ने कागजात

- (क) सबै लाभग्राहीको हकमा
२ प्रति पासपोर्ट साइजको फोटो,
(ख) नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
(ग) बालबालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपिका साथै आमा वा आमा नभए संरक्षकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र नजिकको स्वास्थ्य संस्थामा खोप लगाएको वा तौल जाँच गराएको प्रमाण,
(घ) एकल महिलाको हकमा सम्बन्ध विच्छेद दर्ताको प्रमाण पत्रको प्रतिलिपि वा अविवाहितको प्रमाण,
(ङ) विधवाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
(च) अपाइगताको हकमा प्रचलित कानून बमोजिम

सहिष्ठाप	सहिष्ठाप
दाय়	बाय়
.....	
लाभग्राही/संरक्षकको हस्ताक्षर	

कार्यलय प्रयोजनकोलागि
निवेदकको व्यहोरा ठीक छ भनी प्रमाणित गर्ने
वडा अध्यक्षको दस्तखत:
नाम:
नाम दर्ता निर्णय मिति:.....
भत्ताको किसिम:.... परिचय पत्र नं.
भत्ता पाउने सुरु मिति: आ.व. २०.../.. को
पहिलो/दोश्रो/तेश्रो चौमासिकदेखि

